

संरक्षण/संरक्षकत्वसम्बन्धी जानकारी

फ्र्याङ्क्लिन काउन्टी प्रोबेट अदालत
373 South High Street, 22nd Floor

संरक्षकत्व विभाग: 614-525-3841
संरक्षकत्व जानकारी लाइन 614-525-3858

नाबालकका आमाबुवा(हरू) ले सम्बन्ध विच्छेद गर्नुभएको छ भने, संरक्षकत्व दिन सकिँदैन।
उहाँहरूले सम्बन्ध विच्छेदको निर्णय भएको अदालतमा सम्पर्क गरेर निम्नमध्ये कुनै काम गर्नुपर्छ:

1. संरक्षक आमाबुवाबाट संरक्षण खोज्ने व्यक्तिका लागि संरक्षण परिवर्तन गर्ने।
2. अदालतबाट क्षेत्राधिकार रिलिज (छुटकारा) गरी पाउँ भनी अपील पेश गर्ने। अदालतले क्षेत्राधिकार रिलिज गरेको खण्डमा संरक्षकत्व दायर गर्न सकिन्छ।

तपाईंलाई मध्यस्थकर्ताबाट मद्दत चाहियो भने तपाईंले आफ्नो संरक्षणको मुद्दा दायर गर्नु पर्ने
छ र त्यसपछि प्रक्रियामा मद्दत पाउन तलको मध्यस्थकर्तासँग काम गर्नु पर्ने हुन सक्छ:

कोर्ट अफ डोमेस्टिक रिलेसन्स, जुभेनाइल ब्रान्च
मेडिएसन डिपार्टमेन्ट
373 South High Street, 3rd Floor
614-525-6640

ग्र्यान्डप्यारेन्ट पावर अफ अटर्नी / केयरटेकर अफाडेभिड फ्र्याङ्क्लिन
काउन्टी क्लर्क अफ कोर्ट्स, जुभेनाइल डिभिजन
373 South High Street, 4th Floor
614-525-4411

यो जानकारी तपाईंको आवश्यकतासँग मेल खाएन भने तपाईंले निम्नमा सम्पर्क
सम्पर्क गर्नु पर्ने हुन सक्छ:

कोर्ट अफ डोमेस्टिक रिलेसन्स, जुभेनाइल ब्रान्च
फेमिली एसेसमेन्ट
373 South High Street, 4th Floor

614-525-4460

तपाईं आवश्यक जानकारी तलको वेबसाइटमा पनि फेला पार्न सक्नुहुन्छ:

[HTTP://WWW.FRANKLINCOUNTYOHIO.GOV](http://www.franklincountyohio.gov)

प्रायः सोधिने प्रश्नहरू - संरक्षणसम्बन्धी समस्याहरू

प्रश्न: म Columbus City School District (CCS) को बाउन्डीभित्र बसोबास गर्छु। एकजना बालक मसँगै बस आउँदै छन् र उनी मेरो जैविक अर्थात आफ्नै रगतको नाताको बच्चा भने होइनन्। उनको संरक्षक अभिभावक अन्त कतै बस्नुहुन्छ। म उक्त बालकलाई Columbus City Schools (CCS) मा भर्ना गराउन सक्छु?

उत्तर: छैन। तपाईंले बच्चाको संरक्षक वा संरक्षकत्व प्राप्त गर्नु पर्ने हुन्छ र ओहायोको कानूनअनुसार भर्नाको समयमा संरक्षणको प्रमाण पेश गर्नु पर्ने हुन्छ। कृपया थप विवरणहरूका लागि फ्राङ्कलिन काउन्टी अदालतको क्लर्कको कार्यालय (614) 525-4460 मा सम्पर्क गर्नुहोस्।

प्रश्न: मैले संरक्षणका लागि प्रस्ताव पाएको छु। मैले मेरो बच्चालाई अदालतद्वारा आदेश दिइएको प्रस्ताव देखाएर भर्ना गराउन सक्छु?

उत्तर: सक्नुहुन्छ। यदि उक्त प्रस्ताव अदालतमा दायर गरिएको, स्ट्याम्प लगाइएको र विशेषगरी 60 दिनभित्र भावी सुनुवाई मिति छ भने बच्चा भर्ना गराउन सक्नुहुन्छ। केन्द्रीय भर्ना केन्द्रले अदालतबाट अन्तिम कागजातहरू पूरा नहुन्जेलसम्म यो प्रस्ताव स्वीकार गर्न सक्छ।

प्रश्न: म बच्चाको साख्खै बुवा हुँ र उनलाई विद्यालयमा भर्ना गराउन चाहन्छु। उनकी आमा पनि साख्खै आमा हुन् तर हामीले विवाह गरेका भने थिएनौं। मैले के गर्नु पर्ने हुन्छ?

उत्तर: ओहायो राज्यमा, बच्चाको जन्म हुँदा आमाबुवाको विवाह भएको छैन भने, बुवा अदालत गएर संरक्षक बनेको आदेश नल्याउन्जेलसम्म आमा नै एकल रूपमा संरक्षक अभिभावक हो (ओहायोको संशोधित ऐन 3109.042)। बच्चाको जन्मदर्ता प्रमाणपत्रमा नाम उल्लेख गरिएको बुवाले संरक्षणको शपथपत्र प्रयोग गरेर भर्ना गराउन सक्नुहुन्छ र भर्नाको समयमा बुवाले सो भर्नु पर्ने हुन्छ। संरक्षणको प्रस्ताव वा संरक्षणको प्रमाण भर्ना भएको मितिदेखि 60 दिन भित्रमा उपलब्ध गराइएको हुनुपर्छ अन्यथा विद्यार्थीलाई फिर्ता पठाइने छ। कृपया थप विवरणहरूका लागि फ्राङ्कलिन काउन्टी अदालतको क्लर्कको कार्यालय (614) 525-4460 मा सम्पर्क गर्नुहोस्।

प्रश्न: मसँग मलाई बच्चाको संरक्षण गर्न दिइएको अदालतको आदेश/निर्णय छ। तर यसमा न्यायधीशको हस्ताक्षर भने छैन। यो स्वीकार्य छ?

उत्तर: छैन। स्वीकार्य हुनका लागि अदालतको आदेशमा न्यायाधीश/मजिस्ट्रेटको हस्ताक्षर गरिएको, मिति र समयसहित स्ट्याम्प लगाइएको हुनुपर्छ।

प्रश्न: एकजना साथी/नातेदारले मलाई आफ्नो बच्चाको संरक्षक बनाइएको नोटरी गराइएको विवरण उपलब्ध गराउनुभएको छ। यो कागजात संरक्षणको कागजातको एउटा स्वीकार्य प्रमाण हुन्छ?

उत्तर: छैन। Columbus City School District ले नोटरी गराइएका विवरणहरू स्वीकार गर्ने छैन। तपाईंले बच्चाको संरक्षण/संरक्षकत्व प्राप्त गर्नु पर्ने हुन्छ र ओहायोको कानूनअनुसार भर्नाको समयमा संरक्षणको प्रमाण पेश गर्नु पर्ने हुन्छ। कृपया थप विवरणहरूका लागि फ्राङ्कलिन काउन्टी अदालतको क्लर्कको कार्यालय (614) 525-4460 मा सम्पर्क गर्नुहोस्।

प्रश्न: मेरो पूर्व जीवनसाथी र मैले पालनपोषणको जिम्मा बाँडफाँड गरिएको सम्झौता गरेका थियौं। हामी दुई फरक स्कूल डिस्ट्रिक्टमा बस्छौं। मेरो बच्चा यी दुईमध्ये जुनसुकै स्कूल डिस्ट्रिक्टमा पढ्न पाउँछन्?

उत्तर: छैन। सम्बन्ध विच्छेद/छुट्टिएको सम्झौता र/वा पालनपोषणको जिम्मा बाँडफाँड गरिएको योजनामा उल्लेख गरिएअनुसार “स्कूल स्थान नियोजना उद्देश्यहरूका लागि आवासीय अभिभावक” भएको डिस्ट्रिक्टमा बच्चाले पढ्नु पर्ने हुन्छ।

प्रश्न: मैले सम्बन्ध विच्छेद गरेको छु र बालबालिकाहरू मसँग बस्छन्। म एकल संरक्षक अभिभावक हो। म गैर-संरक्षक अभिभावकलाई बालबालिकाहरूको विद्यालयका रेकर्डहरू हेर्ने तथा प्रयोग गर्ने अधिकार नहोस् भन्ने चाहन्छु। यो स्वीकार्य छ?

उत्तर: छैन। ओहायो कानूनअनुसार, गैर-संरक्षक अभिभावकलाई पनि विद्यार्थीका रेकर्डहरूका सम्बन्धमा संरक्षक अभिभावक सरह नै अधिकारहरू हुन्छन्। तपाईंसँग संरक्षण आदेश वा रोक लगाउने आदेश छ भने अपवादको रूपमा यसले अन्य अभिभावकलाई रेकर्डहरू हेर्ने अनुमति मिल्ने छैन। तपाईंसँग त्यस्तो आदेश छ र आफ्नो अनुरोध हामीमार्फत पालना गराइयोस् भन्ने चाहनुहुन्छ भने केन्द्रीय भर्ना केन्द्रलाई संरक्षण आदेशको एक प्रति दिइएको हुनुपर्छ। अन्यथा स्कूल डिस्ट्रिक्टले गैर-संरक्षक अभिभावकलाई विद्यार्थीका रेकर्डहरू हेर्ने अधिकार अस्वीकार गर्न सक्दैन।